

**प्रस्तावहरू:**

- २०७७।०७८-०५।०१ रुपा गाउँपालिका कास्कीको भूमी बैंक कार्यक्रम सञ्चालन कार्यविधि २०७७ ।
- २०७७।०७८-०५।०२ एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा ।
- २०७७।०७८-०५।०३ गाउँपालिकामा इन्टरनेट जडान तथा पुनः वायरिङ गर्ने सम्बन्धमा ।
- २०७७।०७८-०५।०४ नदिजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता तथा धरौटी फिर्ता ।

**निर्णयहरू:-**

**कार्यपालिका निर्णय नं २०७७।०७८-०५।०१**

प्रस्ताव नं २०७७।०७८-०५।०१ माथि छलफल गर्दा रुपा गाउँपालिका कास्कीको भूमी बैंक कार्यक्रम सञ्चालन कार्यविधि २०७७ उपर दफावार रूपमा छलफल गरी थप छलफलका लागि सरोकारवालाहरू समक्ष पेश गर्ने ।

**कार्यपालिका निर्णय नं २०७७।०७८-०५।०२**

प्रस्ताव नं २०७७।०७८-०५।०२ को प्रस्तावमथि छलफल गर्दा संघीय सांसद एवं पूर्वस्वास्थ्यमन्त्री माननीय खगराज अधिकारीज्यूको पहलमा भारतिय राजदुतावासबाट प्राप्त भएको एक थान एम्बुलेन्स आजका मितिमा गाउँपालिकालाई हस्तान्तरण भएकोमा सो कार्यमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार सहित प्राप्त भएको एम्बुलेन्सको नियमित सञ्चालन, आम्दानी र खर्चलाइ सुव्यवस्थित गर्नका लागि रुपा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष श्री नारायण गुरुङको संयोजकत्वमा बढिमा ५ सदस्यीय एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने ।

**कार्यपालिका निर्णय नं २०७७।०७८-०५।०३**

प्रस्ताव नं २०७७।०७८-०५।०३ को प्रस्तावमथि छलफल गर्दा गाउँपालिकामा सुरक्षित र भरपर्दो विद्युत वायरिङ तथा अर्थिङ्ग नभएको कारण २०७७ साउन १ गतेदेखी २०७७ असोज १० गतेभित्र पनि पटक पटक चट्याङ्गका कारण सोलार इन्भर्टर समेत मर्मत गर्नुपर्ने भइ गाउँपालिकाभित्र सञ्चालति इन्टरनेट तथा कम्प्यूटरमा क्षति पुगेको कारण तत्काल दैनिक ज्यालादारीमा कामदार खटाइ सामाग्रीहरू गाउँपालिकाबाटै व्यवस्था गर्ने गरी कार्यालयमा वायरिङ तथा इन्टरनेटका लागि विद्युत तार, मिडिया कन्भर्टर, राउटर, विद्युत स्विच, लिष्टिलगायत आवश्यक सामाग्रीहरू खरिद गर्ने ।

**कार्यपालिका निर्णय नं २०७७।०७८-०५।०४**

प्रस्ताव नं २०७७।०७८-०५।०४ को प्रस्तावमथि छलफल गर्दा:

(क) रुपा गाउँपालिका वडा नं ३ मा रहेको मादी नदिको ढुङ्गा गिटी बालुवा सम्बन्धि शिलबन्दी दरभाउपत्रमा पि एल विल्डर प्रा लि गाउँपालिकाबाट तोकिएको मितिसम्ममा

सम्झौताको लागी सम्पर्कमा नआएको निजको धरौटी बापतको रकम रु १ लाख ५० हजार जफत गरी वि स कन्सट्रक्सन प्रा लिको नाममा सम्झौताका लागी सात (७) दिनको सूचना प्रकासन गर्ने ।

(ख) रुपा गाउँपालिका वडा नं ७ मा रहेको मादी नदीको घाटमा नदिजन्य पदार्थ उत्खनन सम्बन्धि शिलबन्दी दरभाउपत्र र वडा नं १ मा रहेको मादी नदीको नदिजन्य पदार्थको उत्खनन सम्बन्धी शिलबन्दी दरभाउपत्रमा घर्ति निर्माण सेवाको फर्म स्विकृत भइ निजले तोकेको मितिमा सम्झौता गरी कबुल अंक बराबरको रकम गाउँपालिकामा जम्मा गरिसेकेको देखिन आएकोले प्रकाशित सूचनाअनुसार निज फर्मलाई निजले कबुल गरेको रकमको दश प्रतिशत बराबरको रकम पुरस्कार स्वरुप उपलब्ध गराउने ।

(ग) नदिजन्य पदार्थको ठेक्का स्विकृत भइ गाउँपालिकामा सम्झौता भइसकेका घाटहरूको हकमा शिलबन्दी दरभाउपत्र बोलपत्रदाताहरूले शिलबन्दी दरभाउपत्रसाथ पेश गरेको धरौटी बापतको रकम फिर्ता गर्ने ।

मिति २०७७ साल असोज १८ गते आइतबार बसेको गाउँ कार्यपालिका बैठकले उपर उल्लेखित निर्णय गरेको व्यहोरा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४, उपदफा २ खण्ड (क), (ज) बमोजिम प्रमाणित गर्दछु।

.. .. .

(सन्तोष ढुङ्गाना)

प्रमुख प्रशासकीय अधिकृत

रुपा गाउँपालिका कास्की

मिति: २०७७।०६।१८ आइतबार

आजको कार्यपालिका बैठक समापन गर्ने ।